



कृषकको लागि तथ्य पत्र

नं. ०७ ज्येष्ठ २०७९

धान बालीको फेद कुहिने रोग

परिचय :

तराई, भित्री तराई, उपत्यका तथा मध्य पहाडी क्षेत्रमा बढि लाग्ने यो रोग *Fusarium moniliforme* नामक दुसीबाट लाग्दछ। यो जीवाणुले धान बाली लगायत धेरै बालीहरू मकै, उखु, प्याज, जुनेलो, तोरी, काउली र बिभिन्न दाल बाली आदिहरूमा आक्रमण गर्दछ। यो रोग नेपालको अधिकांश क्षेत्रमा तराई देखि पहाड सबै तिर फैलिएको पाइन्छ।

प्रमुख लक्षणहरू

- » यो रोगले गर्दा व्याडमा बेनहिरु स्वस्थ बेनहिरु भन्दा अग्लो हुने, पहेलिने र अन्त्यमा कुहिएर मर्ने हुन्छ (चित्र नं १)। चित्र नं २ मा देखाएजस्तै खेतमा स्वस्थ बोट भन्दा अग्लो, अलि पहेलो, पातलो पात, थोरै गाँज हुने आउने र आंशिक रूपले दाना लाग्ने वा दानै नलाग्ने हुन्छन्।
- » मकैमा जस्तै गाँजको तल्लो आँखलाहरूबाट समेत जराहरू आउँदछ (चित्र नं ३)। जरामा घाउ/दाग देखिन्छ।
- » बोटको तल्लो भागमा सेतो पाउडर जस्तो पनि देखिन सक्छ (चित्र नं ४)।

रोगको श्रोत र फैलिने अवस्था

यो रोगका जिवाणुहरू खास गरी बीउबाट सर्वे गर्दछ। जिवाणुहरू माटोमा र बिरुवाका तुद्धाहरूमा पनि रहन्छन्। हावाबाट स्वस्थ बोटमा सर्व। रोग लाग्ने जातको खेति, रोगी बीउ र बढि नाईट्रोजनयुक्त

मलको प्रयोगले यो रोग लाग्दछ। बढी तापक्रम (२०० देखि ३०० से.), बढि आर्द्रता र धान खेतमा यो रोगको बढि प्रकोप हुन्छ।

व्यावस्थापनका उपायहरू

- » रोग निरोधक जात जस्तै खुमल ११ र ताईचुड़ १७६ लगाउने। खुमल ४ जस्तो रोग लाग्ने जात नलगाउने।
- » स्वस्थ बीउको प्रयोग गर्ने र नाईट्रोजन मल चाहिने मात्रा भन्दा बढी प्रयोग नगर्ने।
- » प्रकोप बढी भएको ठाउँमा खाधान्न बाली बाहेक अन्य बाली संग बाली चक्र अपनाउने।
- » प्रकोप भएको ठाउँमा बाली कटानी पछि बिरुवाका तुद्धाहरू उखाली नष्ट गर्ने।
- » रोगी बोट देख्ना साथ उखलेर नष्ट गर्ने।
- » बीउलाई कार्बन्डाईजिम ५० % डब्लु.पी.ले २ ग्राम प्रति केजीका दरले उपचार गर्ने।
- » व्याड तयार गर्दा माटोमा रहेको दुसी नियन्त्रण गर्न कार्बन्डाईजिम ५० % डब्लु.पी.ले ६ ग्राम तीन लिटर पानीको भोलले १ बर्ग मिटर क्षेत्रफललाई उपचार गर्ने।
- » खेतमा रोग देखिए कार्बन्डाईजिम ५० % डब्लु.पी. १.५ ग्राम प्रति लिटर पानीका दरले बोटको फेदमा छर्ने।



चित्र १. रोगी बिरुवा (बाँया) र स्वस्थ बिरुवा (दोया)

श्रोत: www.knowledgebank.irri.org



चित्र २. रोगी अल्लो बिरुवा

श्रोत: www.cabi.org



चित्र ३. रोगी बिरुवाको आँखलाहरूबाट जरा आएको

श्रोत: Nur Ain Izzati Mohd Zainudin -



चित्र ४. २. रोगी बिरुवामा पातको फेदमा सेतो दुसीको जिवाणु

श्रोत: www.cabi.org

तयारकर्ता:
विवेक सुनार
बाली संरक्षण अधिकृत



नेपाल सरकार
कृषि तथा पशुपन्थी विकास मन्त्रालय
कृषि विभाग
केन्द्रीय कृषि प्रयोगशाला
हरिहरभवन, ललितपुर

फोन नं.: ०१-५५५३७८९, E-mail: centralaglab.sspp@gmail.com, Website: www.centralaglab.gov.np

सम्पादन:
राजिवदास राजभण्डारी
वरिष्ठ बाली संरक्षण अधिकृत